



धर्मदेवी नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

मुडेशनिश्वरे, सङ्खुवासभा

प. सं./Ltr. No. :- २०७९/८०

च. नं./Ref. No. :-

कोशी प्रदेश, नेपाल

Koshi Province, Nepal

अपाङ्गता सहायता सहजकर्ता पदका लागि दरखास्त आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/१२/०२

यस धर्मदेवी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सम्पूर्ण सूचना तथा परामर्श सेवा प्रदान गर्नका लागि स्थापना गरिने अपाङ्गता सहायता कक्षका लागि प्रतिस्पर्धात्मक परीक्षाद्वारा करार सेवामा एकजना अपाङ्गता सहायता सहजकर्ताको पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ । यसका लागि तोकिएको दरखास्त फाराममा भर्नु पर्ने सम्पूर्ण विवरणहरू भरी पासपोर्ट साईजको फोटो १ प्रति टाँस गरी सोका साथ आफ्नो नेपाली नागरिकता, अपाङ्गता परिचय-पत्र र दरखास्त दिने पदको लागि तोकिएको अन्तिम शैक्षिक योग्यता प्रमाण पत्रको ट्रान्सकृष्ट, चारित्रिक प्रमाणपत्र परीक्षा दस्तुर तिरेको बैंक भौचरको / राजस्व भौचरको अर्धकट्टी तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत संलग्न गरी यस नगरपालिकाको कार्यालय समक्ष पेश गर्नु पर्नेछ । रित नपुगेको, तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तुर नबुझाएका दरखास्त उपर कुनै कारवाही हुने छैन । साथै, प्रचलित कानून बमोजिम अयोग्य ठहरिने उम्मेदवारहरूको दरखास्त उपर कुनै कारवाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयं हुनु पर्नेछ ।

१. विज्ञापन नं:- १४-२०७९/८०
२. पद:- अपाङ्गता सहायता सहजकर्ता (अपाङ्गता भएको व्यक्ति मात्रै)
३. मागसंख्या:- १ जना
४. सेवाको किसिम :- करार सेवा
५. दरखास्त बुझाउने अन्तिम मिति:- २०७९/१२/१६ (विज्ञापन भएको मिति देखी १५ दिन भित्र) । उक्त दिन सार्वजनिक विदा परेमा सो दिनको भोलि पल्ट बुझाउन सकिने छ ।
६. उम्मेदवारको छनौट विधि:- प्रत्यक्ष मौखिक अन्तर्वार्ता तथा अन्य विविध पक्षको मूल्याङ्कन
७. दरखास्त फाराम प्राप्त गर्ने र बुझाउनु पर्ने स्थान:- धर्मदेवी नगरपालिकाको वेब साइट dharmadevimun.gov.np बाट दरखास्त फाराम प्राप्त गरी उक्त फाराम भरी कार्यालयमा बुझाउनु पर्नेछ ।
८. परीक्षा दस्तुर रु. ३००/- (अक्षरेपी: तीनसय रूपैयाँ मात्र)
९. परीक्षा दस्तुर बुझाउने प्रकृया: बैंक भौचर वा राजस्व तिरेको भौचर फारामसाथ पेश गर्नुपर्नेछ । (राजस्व जम्मा गर्नुपर्ने बैङ्क: नेपाल एस. बि. आई. बैङ्क लि., धर्मदेवी शाखा, मुडेशनिश्वरे ग १.१ आन्तरिक राजस्व खाता ४१३९५२४१२०७००४, कार्यालयको कोड: ८०१०१०४१३ ।)
१०. परीक्षा सञ्चालन हुने मिति, समय र स्थान:- दरखास्त फाराम भर्ने अन्तिम म्याद सकिएको दुईदिन भित्र यस धर्मदेवी नगरपालिकाको सूचना पाटीमा टाँस गरिनेछ । साथै वेब साइट र <https://dharmadevimun.gov.np/> मा समेत प्रकाशित गरिनेछ ।
११. आवेदन स्वीकृत/अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार सहजकर्ता छनौट तथा सिफारिस समितिमा निहित रहनेछ ।
१२. मासिक तलव: करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।
१३. आवश्यक न्यूनतम योग्यता:
 - (क) नेपाली नागरिक ।
 - (ख) अपाङ्गता भएका व्यक्ति ।
 - (ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट +२ वा सो सरह उत्तीर्ण गरेको ।
 - (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।
 - (ङ) अपाङ्गता सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घ संस्थामा काम गरेको अनुभव भएको, कम्प्युटर सम्बन्धि तालिम लिएको, बहिरा नागरिकको लागि सांकेतिक भाषा दोभासे तालिम प्राप्त गरेको, स्थानीय अपाङ्गता भएको महिलालाई विशेष प्राथमिकता दिइनेछ ।

प्रमुख प्रशासकीय अधिकृत